

कृषि ज्ञान केन्द्र, दाङ्गको सूचना

प्रथम पटक प्रकाशित मिति २०७६/०७/२२

यस केन्द्रको आ.व. ०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पुराना र नयाँ पकेट/व्लक कार्यक्रम देहाय वमोजिमको संख्यामा संचालन गरिने भएको हुँदा इच्छुक कृषक समूह/कृषि सहकारी/ कृषि फर्म/ कृषक उद्यमीले तपसिल वमोजिमका आवश्यक कागजात सहित मिति २०७६/०८/२१ गते सम्ममा कृषि ज्ञान केन्द्र, दाङ्गमा प्रस्ताव पेश गर्नुहुन सम्बन्धीत सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। म्यादभित्र वा रितपूर्वक नआएका प्रस्ताव उपर कुनै कारवाही नहुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ । निवेदनको ढाँचा, आयोजना प्रस्तावनाको ढाँचा, पकेट/व्लकको मापदण्ड र व्यवसायिक खेतिको मापदण्ड यस केन्द्रको वेब साईट dang.akc.gov.np बाट डाउन लोड गरी प्राप्त गर्न सकिनेछ ।

तपसिल

- 1) निवेदन ।
- 2) आयोजनाको प्रस्तावना ।
- 3) योजना/कार्यक्रम माग सम्बन्धि निर्णयको प्रतिलिपि ।
- 4) कृषक समूह/कृषि सहकारी/निजी फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
- 5) कृषि सहकारीको हकमा लेखा परिक्षण प्रतिवेदन र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी ।
- 6) निजी फर्मको हकमा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी ।
- 7) जग्गा धनि पूर्जाको प्रतिलिपी ।
- 8) जग्गा भाडामा लिएको भए सम्झौता पत्र र जग्गा धनीको पुर्जाको प्रतिलिपी ।
- 9) खेती गर्ने कृषकले सम्झौता अवधिभर खेती गर्ने प्रतिबद्धता पत्र ।
- 10) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।
- 11) सम्बन्धित गापा/नपा/उमनपा कृषि शाखाको सिफारिस पत्र ।
- 12) पुरानो पकेट/व्लक संचालक समिति पूर्णगठनको निर्णय प्रतिलिपि ।

कार्यक्रम विवरण

१. दाङ्ग- पुराना पकेट संख्या ६, नयाँ पकेट संख्या ११, पुराना व्लक संख्या २ र नयाँ व्लक संख्या ६ ।
२. प्यूठान- पुराना पकेट संख्या १७, नयाँ पकेट संख्या १०, पुराना व्लक संख्या २ र नयाँ व्लक संख्या ३ ।

नोट- पुराना पकेट/व्लक संचालक समितिको हकमा ३ वर्ष पुरा नभएको हुनुपर्नेछ ।

थप जानकारीका लागि यस केन्द्रका सहायक सूचना अधिकारी श्री फिर्तुमान चौधरी ९७७८००१९३८ संग सम्पर्क राख्नुहुन ।

